

आर्थिक ऐन, २०७९

पारित मिति: २०७९।०३।१०

प्रस्तावना:

सिगास गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम सिगास गाउँसभाको ले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "सिगास गाउँपालिकाको आर्थिक ऐन, २०७९" रहेको छ ।
(२) यो ऐन २०७९ साल श्रावण ०१ गतेदेखि सिगास गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।
२. **परिभाषा: विषय तथा प्रसंगले अर्को अर्थ नलागेमा,**
 - (क) "ऐन" भन्नाले सिगास गाउँपालिकाको आर्थिक ऐन, २०७९ सम्झनु पर्छ ।
 - (ख) "कार्यपालिका" भन्नाले सिगास गाउँ कार्यपालिका सम्झनु पर्छ ।
 - (ग) "गाउँपालिका" भन्नाले सिगास गाउँपालिकालाई सम्झनु पर्छ ।
 - (घ) "फर्म" भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको वा नभएको जुनसुकै फर्म सम्झनु पर्छ ।
 - (ङ) "व्यक्ति" भन्नाले यस ऐन बमोजिम कर तिर्नु पर्ने जुनसुकै व्यक्ति सम्झनु पर्दछ ।
 - (च) "सभा" भन्नाले सिगास गाउँपालिकाको गाउँसभा सम्झनु पर्छ ।
 - (छ) "संविधान" भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।
३. **सम्पत्ति कर:** गाउँपालिकाका क्षेत्रभित्र अनुसूचि (१) बमोजिम घरजग्गा कर लगाइने र असूल उपर गरिनेछ ।
४. **भूमि कर (मालपोत):** गाउँपालिका क्षेत्रभित्र अनुसूचि (२) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ ।
५. **घर वहाल कर:** गाउँपालिकाक्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले वहालमा दिएकोमा अनुसूचि (३) बमोजिम घर जग्गा वहाल कर लगाइने र असूल उपर गरिनेछ ।
६. **व्यवसाय कर:** गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
७. **जडिबुटी, कवाडी र जीवजन्तु कर:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूचि (५) बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।
८. **सवारी साधन कर:** गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूचि (६) बमोजिम सवारी साधन कर लगाइनेछ र उक्त कर सम्बन्धित प्रदेशले असूल गरी अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम स्थानीय तहको विभाज्य कोष मार्फत गाउँपालिकाको संचित कोषमा बाँडफाँड गर्नुपर्नेछ ।
९. **विज्ञापन कर:** गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि (७) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । यसरी कर संकलन गर्दा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम सम्बन्धित प्रदेशले निर्धारण गरेको विज्ञापन कर समेत संकलन गरी प्रदेश विभाज्य कोषमा राजश्व बाँडफाँड गर्नुपर्नेछ ।
१०. **मनोरन्जन कर:** गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूचि (८) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ । यसरी कर संकलन गर्दा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम सम्बन्धित प्रदेशले निर्धारण गरेको कर समेत संकलन गरी प्रदेश विभाज्य कोषमा राजश्व बाँडफाँड गर्नुपर्नेछ ।
११. **बहाल बिटौरी शुल्क:** गाउँपालिका क्षेत्रभित्र हुने आफुले निर्माण, रेखदेख वा संचालन गरेका हाँट बजार, पसल वा सरकारी जग्गामा अनुसूचि (९) मा उल्लेख भए अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१२. **पार्किङ शुल्क:** गाउँपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूचि (१०) बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ ।

१३. **ट्रेकिङ्ग, कायोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र र्यापटीङ्ग शुल्क:** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ्ग, कायोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र र्यापटीङ्गसेवा वा व्यवसाय संचालन गरेवापत अनुसूचि (११) बमोजिमको शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१४. **सेवा शुल्क, दस्तुर:** गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूचि १२ मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचिमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१५. नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा आदि) बिक्री कर: यस गाउँपालिका क्षेत्र भित्र भएर बग्ने, आई.ई.ई. गरेका र घाटगद्दि तोकिएका नदी खोलाहरुबाट ढुंगा, गिट्टी, बालुवा, भरान, ग्राभेल र माटो आदिमा अनुसूची १३ मा उल्लेख भए बमोजिम बिक्री कर लगाइने तथा असूल गरिनेछ ।
१६. **पर्यटनशुल्क:** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण गरेका उद्यान, पार्क, चिडियाखाना, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, संग्रहालय जस्ता सम्पदा उपयोग गरे वाफत पर्यटकहरुबाट अनुसूची १४ मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१७. **दर घटाउन, बढाउन वा छुट दिन सक्ने:**
- (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गाउँपालिकाले आवश्यकता अनुसार यो ऐन र अन्य कानून बमोजिम लगाइएका दस्तुर, शुल्क र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, र कर आंशिक वा पूर्ण रुपमा छुट दिन सक्नेछ । त्यस्तो दर घटाइएको, बढाइएको वा छुट दिइएको सूचना स्थानीय राजपत्रमा प्रकाशन गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम करको दर घटाइएको वा कुनै दस्तुर, शुल्क र कर आंशिक वा पूर्ण रुपमा दिइएको विवरण प्रत्येक वर्ष गाउँसभामा पेश गर्नुपर्नेछ ।
- (३) उपदफा (२) बमोजिम दिइएको पूर्ण वा आंशिक कर छुट सुविधाको कसैले दुरुपयोग गरेमा वा कुनै प्रयोजनका लागि छुट सुविधामा प्राप्त गरेको मालवस्तु अन्य प्रयोजनमा प्रयोग गरेमा त्यसरी छुट दिइएको दस्तुर शुल्क, महशुल कर रकम असूल उपर गरी सो रकम बराबर जरिवाना गरिनेछ ।
१८. **कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि:** यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुने छ ।

अनुसूची-1

(दफा ३ सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने सम्पत्ति कर

सम्पत्ति कर लागू गर्ने तयारी पूरा नभएको आ.व. 2079/080 मा घरकरका रूपमा लिने ।

क) न्यूनतम घर कर रु. 30

ख) भित्ता, ढुङ्गा र काठले बनेको माटाको जोडाई भएको छाना जस्तापाता वा मिलेटले छाएको घरको प्रति वर्ष रु. 40

ग) भित्ता ढुङ्गा र काठले बनेको सिमेन्ट प्लास्टर भएको छाना जस्तापाता वा मिलेटले छाएको घरको प्रति वर्ष रु. 50

घ) भित्ता ढुङ्गा र काठले बनेको सिमेन्टको प्लास्टर भएको छत ढलान गरेको एकतले प्रति वर्ष रु 100, प्रति तला रु. 25 थप

अनुसूची-2

(दफा 4 सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने भूमि कर (मालपोत)

क्र.सं.	अब्बल	दोयम	सिम	चाहार	कैफियत
1	रु.7	रु. 6	रु. 5	रु. 4.5	

क्र.सं.	अब्बल	दोयम	सिम	चाहार	कैफियत
1	रु.६	रु. ५	रु. 4.5	रु. 4	

अनुसूची-3

(दफा ५ सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने घरवहाल कर

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र लगाउन सक्ने बहादल करको दर आफ्नो क्षेत्रभित्रको घर, पसल, ग्यारेज, गोदाम, टहरा, शेड (छप्पर) कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक रूपमा वहालमा दिएकोमा सम्बन्धित धनीबाट बहादल रकमको 10 प्रतिशत सम्म ।

अनुसूची-4
(दफा ६ सँग सम्बन्धित)
गाउँपालिकाले लगाउने व्यवसाय कर

क्र.सं.	विवरण	दर्ता शुल्क	नविकरण शुल्क
1.	चिया, नास्ता, पसल, बजार, ग्रामीण	1000/500	500/250
2.	खोका, छापा बजार/ग्रामीण	500	365
3	किराना पसल बजार/ बजार ग्रामीण क्षेत्र	1500/750	1000/500
4	तरकारी फलफूल पसल बजार/ग्रामीण	1000/500	250/125
5	सिलाई पसल बजार ग्रामीण	1000/500	500/250
6	कपडा पसल फेन्सी बजार/ग्रामीण	2000/1000	1000/500
7	भाँडा वर्तन पसल बजार/ग्रामीण	2000/1000	1000/500
8	कपडा पसल रेडिमेट बजार/ग्रामीण	1000/500	500/250
9	स्टेशनरी बजार/ग्रामीण	1000/500	500/250
10	इलेक्ट्रोनिक पसल बजार/ग्रामीण	2000/1000	1000/500
11	कम्प्युटर पसल बजार/ग्रामीण	2000/1000	1000/500
12	मोबाइल ग्यालरी बजार/ग्रामीण	1000/500	500/250
13	सुनचाँदी पसल बजार/ग्रामीण	1000/500	500/250
14	सप्लायर्स/हार्डवेयर बजार/ग्रामीण	2000/1000	1000/500
15	फोटो स्टुडियो बजार/ग्रामीण	1000/500	500/250
16	कपाल काट्ने नाई पसल	500	250
17	बधशाखा बजार/ग्रामीण	2000/1000	1000/500
18	माछा बिक्री पसल बजार/ग्रामीण	1000/500	500/250
19	सिरक डसना बजार/ग्रामीण	1000/500	500/250
20	सुर्तिजन्य पसल बजार/ग्रामीण	2500/1250	1500/750
21	औषधी पसल बजार/ग्रामीण	1000/500	500/250
22	कृषि एग्रीभेट/पशु बजार	1000/500	500/250
23	ल्याव पसल बजार/ग्रामीण	1000/500	500/250
24	मदिरा थोक	50000	20000
25	मदिरा फुटकर	25000	5000
26	माइक्रो हाइड्रो	15000	3000
27	एफ.एम. संचालन	15000	5000
28	नेपाल सरकारको पूर्ण स्वामित्व रहेको बैङ्क बाहेक आर्थिक कारोबार गर्ने बैङ्क		
29	क वर्ग		15000
30	ख वर्ग		12000
31	ग वर्ग		10000
32	घ वर्ग		8000
33	सहकारी बैंक		5000
34	बिमा कम्पनी		5000
35	पेट्रोल डिजेट फुटकर बिक्री	1000	
36	प्लाष्टिक भाँडा वर्तन	1000	
37	पेन्ट पसल	1000	
38	सामान्य हार्डवेयर	1000	
39	घडी, टिभी, मोबाइल मर्मत	1000	
40	कुखुरा बंगुर बाख्रा पालन	1000	

41	साइन बोर्ड वा पेन्टिङ्ग पसल	1000	
42	फोटोकपी पसल	500	
43	कम्प्युटर इन्सिच्युट	2000	
44	संचार सेवा वा इन्टरनेट	1000	
45	निर्माण व्यवसायी इजाजत पत्र	15000	
	क. प्रतिलिपी	500	
	ख. इजाजत पत्र संशोधन	2000	

- ❖ यस गाउँपालिका क्षेत्रभित्रका व्यापारीहरूले गाउँपालिकामा आफ्नो व्यवसाय दर्ता र नवीकरण नगरेका व्यापारीहरूलाई व्यवसाय दर्ता र नवीकरण गर्न लगाउने कार्यका लागि निज व्यापारीहरूले विगतमा आन्तरिक राजश्व कार्यालय वा अन्य निकायमा दर्ता गरेको प्रमाणलाई आधार मानि आ.व. 2079/080 को पौष महिना सम्म आ.व. 2077/078 सम्मको वक्यौता जरिवानामा 60 प्रतिशत छुन दिने । तोकिएको म्याद भित्र पनि व्यवसाय कर बुझाउन नआएमा प्रति वर्ष 10 प्रतिशतका दरले जरिवाना गर्ने ।
- ❖ व्यवसाय कर बुझाउने सम्बन्धमा व्यवसाय कर बुझाउने म्याद प्रत्येक आ.व.को असाढ मसान्तसम्म बुझाई सक्नुपर्नेछ ।

अनुसूची-5

(दफा ७ सँग सम्बन्धित)

पुनः प्रयोग हुने कवाडी सामानहरूमा लाग्ने करको दर रेट

क्र.सं.	नाम	इकाई	दर	
			रु.	पैसा
1	खाली सिसी वियर	प्रति गोटा	1	
2	खाली सिसी मदिरा र अन्य (500 एम.एल. भन्दा माथि)	प्रति गोटा		50
3	खाली सिसी मदिरा र अन्य (500 एम.एल. भन्दा तल)	प्रति गोटा		30
4	प्लाष्टिक (झोला र दुधको थैला बाहेक)	प्रति के.जी.	3	
5	खाली बोरा			
क	100 के.जी. खाद्यान्न अट्ने जुटका बोरा	प्रति गोटा	1	
ख	50 के.जी. खाद्यान्न अट्ने जुटका बोरा	प्रति गोटा		50
ग	50 के.जी. भन्दा कम खाद्यान्न अट्ने जुटका बोरा	प्रति गोटा		50
6	तेलको टिन			
क	ठुलो 10 लिटर भन्दा बढी अट्ने	प्रति के.जी.	1	
ख	सानो 10 लिटर भन्दा कम अट्ने	प्रति के.जी.		50
७	हल्का पेय पदार्थ खाली सिसी			
क	500 एम.एल. भन्दा माथी	प्रति गोटा		40
ख	500 एम.एल. भन्दा तल	प्रति गोटा		20
८	पुराना कागज			
क	अखबार	प्रति के.जी.	3	
ख	अन्य कागज	प्रति के.जी.	3	
9	धातुका कवाडी सामानहरू			
क	फलाम	प्रति के.जी.	2	
ख	अन्य धातुका पित्तल तामा आदि	प्रति के.जी.	10	
10	पोलिथिन पाइपका टुक्राहरू	प्रति के.जी.	3	
11	परालबाट बनेका पुरानो सामान वा पराल	प्रति के.जी.		50
12	सिसाको धुलो वा टुक्रा	प्रति के.जी.	2	
13	जस्तापाता	प्रति के.जी.	5	
14	जस्ताको धुलो	प्रति के.जी.	5	
15	झिण्डु (उनको टुक्रा)	प्रति के.जी.	2	
16	पुरानो ब्याट्री	प्रति के.जी.	5	
17	गारमेन्टको कपडाको टुक्रा	प्रति के.जी.	2	

18	जलेको मोविल	प्रति लिटर	2	
19	जुट र प्लाष्टिकका पुनः प्रयोग हुन नसक्ने बोरारहरु	प्रति के.जी.	1	
20	कार्पेटका टुक्राहरु	प्रति के.जी.	2	
21	टायर ट्युब	प्रति के.जी.	2	
22	थोत्रो टिन	प्रति के.जी.	2	
23	पुरानो ड्रम	प्रति के.जी.	4	
24	पुरानो टायर ट्युब (साईकलको)	प्रति गोटा	1	
25	कागजको झुरा	प्रति के.जी.	2	50
26	प्लाष्टिकको जुत्ता, चप्पल र पुरानो प्लाष्टिक टुक्रा	प्रति के.जी.	3	
27	प्लाष्टिकको थैली, झिल्ली, पोलिथिन आदि	प्रति के.जी.	3	
28	गत्ता	प्रति के.जी.	3	
29	टायर	प्रति के.जी.	2	
30	टायरको बुराद	प्रति के.जी.	1	

क्र.सं.	जडिबुटी/व्यवसाय	दर्ता शुल्क	वार्षिक कर
1	जटडिबुटी (खोटो, अमला, हरो बरो, रिठो, सिस्नु, दालचिनि पत्ता, सिमजडी, ओखर, सतुवा, केरा, सुन्तला, आमिला, तिमुर, भिणोति, कुरिलो, झ्याउ, तिते, बोक्रा, च्याउँ) ।	5000	बिक्रि मूल्यको 10%
2	व्यवसाय (खसी, बाखा, राँगा, भैँसी, गोरु, बङ्गुर, हाँस, कुखुरा, मह, दलहन, खच्चर, माछा मार्ने जाल)	1000	500

अनुसूची-6

(दफा ८ सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने सवारी साधन कर

सि.नं.	सवारी साधनको प्रकार	दर्ता शुल्क	वार्षिक दर	कैफियत
1.	बस, ट्रक, लरी र अन्य हेभी गाडी	1500	1000	
2.	कार, टेम्पो, ट्याक्टर, मिनि बस	1000	500	
3.	स्कुटर, मोटरसाईकल तथा अन्य सवारी साधन	500	50	
4.	अटो रिक्सा वा विद्युतीय रिक्सा	1000	500	

अनुसूची-7

(दफा ९ सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने विज्ञापन कर

सिगास गाउँपालिकाले आफ्नो क्षेत्र भित्र लगाउन सक्ने विज्ञापन कर तल उल्लेखित दरमा तर प्रदेश कानून स्वीकृत भएमा सो कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।

सि.नं.	विज्ञापनको प्रकार	करको दर (वार्षिक)	कैफियत
1	साईनबोर्ड प्रति बर्गफिट	40	
2	होडिङबोर्ड बर्गफिट	75	
3	गलोसाईन बोर्ड बर्गफिट	90	
4	व्यानर प्रति हप्ता	100	
5	डिजिटल बोर्ड प्रति वर्गफिट	200	

नोट: नेपाल सरकार वा जनचेतनामूलक माईकिङमा विज्ञापन कर लाग्ने छैन ।

अनुसूची-8

(दफा १० सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने मनोरञ्जन कर

सिगास गाउँपालिकाले आफ्नो क्षेत्रभित्र लगाउन सक्ने मनोरञ्जन कर प्रदेश कानूनले तोके बमोजिम हुनेछ ।

अनुसूची-9

(दफा 1१ सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने बहाल बिटौरी शुल्क

सि.नं.	विवरण	करको दर	कैफियत
1.	हाट बजार मेला प्रति पसल	100	

अनुसूची-10

(दफा 1२ संग सम्बन्धित)

गाउँपालिकाले लगाउने पार्किङ शुल्क

सि.नं.	सवारी साधनको प्रकार	करको दर	कैफियत
1	ट्रक, बस, जीप लगायतका सवारी साधन (पटके दस्तुर, २४ घण्टाका लागि)	10	
2	दुई पाङ्ग्रे सवारी साधन (पटके दस्तुर, २४ घण्टाका लागि)	5	

अनुसूची-11

(दफा 1३ संग सम्बन्धित)

गाउँपालिकाले लगाउने ट्रेकिङ, कोयोकिङ, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र न्याफिटिङ्ग शुल्क

सि.नं.	ट्रेकिङ, कोयोकिङ, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र न्याफिटिङ्ग शुल्कको प्रकार	करको दर	कैफियत
1.	न्याफिटिङ्ग शुल्क	100	

अनुसूची-12

(दफा 1४ संग सम्बन्धित)

गाउँपालिकाले लगाउने सेवा शुल्क, दस्तुर

सि.नं.	विवरण	दस्तुर
1	नाता प्रमाणित लेटर प्याडमा	100
2	नाता प्रमाणित सार्वजनिक मुचुल्का सहित	500
3	नागरिकता सिफारिस	100
4	नागरिकता प्रतिलिपी सिफारिस	150
5	बहाल करको लेखाजोखा सिफारिस	100
6	बन्द घर तथा कोठा खोल्ने रोहवर	250
7	मोही लगतकट्टाको सिफारिस	250
8	अशक्त, असहाय तथा अनाथको पालन पोषणका लागि सिफारिस	निःशुल्क
9	बैवाहिक अंगिकृत नागरिकता सिफारिस	5000
10	आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस	250
11	विद्यालय ठाउँसारी गर्ने सिफारिस	5000
12	धारा तथा विद्युत जडानको लागि सिफारिस	500
13	प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने	250
14	संघ संस्था सिफारिस	1000
15	संघ संस्था नविकरण	1000
16	कृषि तथा पशु व्यवसाय सिफारिस	300
17	बन्दुक नविकरण	600
18	घरबाटो प्रमाणित	300
घर नक्शा पास तथा भवन निर्माण आचार संहिता 2072 अनुसार घरको अभिलेखिकरण दस्तुर		
19	बनिसकेको घर (प्रति वर्ग फिट)	75 पैसा
20	निर्माणाधिन घर (प्रति वर्ग फिट)	1.5
21	नयाँ बनाउने घर (प्रति वर्ग फिट)	1.5
22	हल भाडा प्रतिदिन	500
23	प्रोफाइल बिक्री	1000

24	बुफर भाडा	500
25	प्रोजेक्टर भाडा	100
26	एकाघर सगोल सिफारिस	250
27	अंशियार प्रमाणित	250
28	व्यक्तिगत घटना दर्ता (३५ दिन पश्चात)	200
29	व्यक्तिगत घटना दर्ता प्रतिलिपी	500
30	बसोबास प्रमाणित	250
31	नक्सा पास किताब	500
32	नक्सा पास नामसारी	500
33	नक्सा पास प्रतिलिपी प्रमाणित	500
34	नक्सा पास सर्जमिन सूचना	250
35	नक्सा पास घर प्रमाणित	1000
36	सहकारी सिफारिस दस्तुर	1000
37	विनियम संशोधन	500
38	कार्यक्रम विस्तार	1000
39	लेखा परिक्षण सिफारिस	500
40	घर जग्गा करको लेखाजोखा	100
41	जन्ममिति प्रमाणित नेपाली/अंग्रेजीमा	100/250
42	व्यापार व्यवसाय बन्द भएको, संचालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस	500
43	विवाह प्रमाणित तथा अविवाहित प्रमाणित नेपाली/अंग्रेजीमा	100/250
44	निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने	निःशुल्क
45	वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजातलाई अंग्रेजीमा सिफारिस तथा प्रमाणित	250
46	घर पाताल प्रमाणित गर्ने सिफारिस	250
47	व्यक्तिगत विवरण प्रमाणित	250
48	जग्गाधनी दर्ता प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिस	250
49	कुनै व्यक्तिको नामथर जन्ममिति तथा वतन फरक फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस	100
50	नामथर, जन्ममिति संशोधनको सिफारिस	100
51	जग्गाधनी दर्ता प्रमाण पुर्जा हराएको सिफारिस	200
52	कित्ताकाट गर्ने सिफारिस	150
53	संरक्षक प्रमाणित गर्ने संस्थागत र व्यक्तिगत	2000
54	जीवितसँगको नाता प्रमाणित	200
55	मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस	300
56	जीवित रहेको सिफारिस	200
57	हकवाला वा हकदार प्रमाणित गर्ने	250
58	नामसारी गर्ने सिफारिस	250
59	जग्गाको हक सम्बन्धमा सिफारिस	250
60	उद्योग ठाउँसारी गर्ने सिफारिस	500
61	आधारभूत विद्यालय खोल्न सिफारिस (सामुदायिक तथा संस्थागत)	1500/5000
62	500 सम्पत्ती सम्बन्धी मूल्याङ्कन सिफारिस गर्ने प्रतिहजार (स्वदेशी र विदेशी)	प्रतिहजार 50 पैसा/ प्रतिहजार रु. 1
63	विद्यालय कक्षा थप गर्ने सिफारिस (सामुदायिक तथा संस्थागत)	प्रति कक्षा 500/1000
64	योजना सम्झौता दस्तुर	500

65	चार किल्ला प्रमाणित (व्यवसायिक प्रयोजन)	१ कित्ता रु. 250 प्रति कित्ता रु. 100 थप
----	---	---

अनुसुची-1४

(दफा 15 संग सम्बन्धित)

गाउँपालिकाले लगाउने नदीजन्य पदार्थको बिक्री कर

१. ढुङ्गा, गिट्टी, बालुवा, भरान, ग्राभेल आदिको बिक्रीमा प्रति घन मिटर रु. 75 (भ्याट बाहेक)
२. माटोमा प्रति घन मिटर रु. 30 (भ्याट बाहेक) लिनेछ ।

अनुसुची-13

(दफा 1६ संग सम्बन्धित)

गाउँपालिकाले लगाउने पर्यटन प्रवेश शुल्क

सिगास गाउँपालिकाले आफ्नो क्षेत्रभिन्त्र लगाउन सक्ने पर्यटन शुल्क प्रदेश कानूनले तोके बमोजिम हुनेछ ।